



नौकुण्ड गाउँपालिका, रसुवा

## स्थानीय राजपत्र

खण्ड : ४

संख्या : १७

मिति : २०७८/०६/११

### भाग - २

नौकुण्ड गाउँपालिकाको सञ्चित कोषको आन्तरिक  
लेखापरीक्षण सम्बन्धी कार्यविधि - २०७८

#### नौकुण्ड गाउँपालिका

स्थानीय सरकार संचालन ऐन को दफा १०२ को उपदफा ३ बमोजिम  
गाउँ कार्यपालिकाले बनाएको तपसिल बमोजिमको कार्यविधि  
सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको छ ।

सम्बत् २०७८ सालको कार्यविधि संख्या १७

## नौकुण्ड गाउँपालिकाको सञ्चित कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि - २०७८

### प्रस्तावना:

स्थानीय सरकारलाई उपलब्ध श्रोत साधनको परिचालन एवं उपयोगमा पारदर्शिता, मितव्ययिता र प्रभावकारिता ल्याई आर्थिक सुशासन कायम गर्न, सरकारी खर्चहरू कानूनद्वारा सीमाबद्ध, सुव्यवस्थित एवं प्रभावकारी बनाउन बाञ्छनीय भएकोले नौकुण्ड गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, २०७६को दफा ३१ बमोजिम गाउँपालिकाले सञ्चित कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि - २०७८ तर्जुमा गरेको छ।

### परिच्छेद १

#### प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** यस कार्यविधिको नाम “नौकुण्ड गाउँपालिकाको सञ्चित कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि २०७८” रहेको छ।

(२) यो कार्यविधि तुरुन्त प्रारम्भ हुनेछ।

२. **परिभाषा:** विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा

(क) “असुल उपर गर्नु पर्ने रकम” भन्नाले प्रचलित कानून बमोजिम भुक्तानी दिन नहुने रकम भुक्तानी दिएको वा बढी हुने गरी भुक्तानी दिएको वा घटी रकम असुल गरेको कारणबाट असुल उपर गर्नु पर्ने भनी लेखापरीक्षण हुँदा ठहर्याइएको बेरजु रकम सम्भन्नु पदर्छ र सो शब्दले हिनामिना वा मस्यौट गरेको रकम तथा गाउँपालिकालाई तिर्नु बुझाउनु पर्ने अन्य कुनै रकम कलमलाई समेत जनाउँछ।

- (ख) “अन्तिम लेखापरीक्षण” भन्नाले महालेखा परीक्षकको कार्यालयबाट हुने लेखापरीक्षण सम्भन्नु पर्दछ ।
- (ग) “आन्तरिक लेखापरीक्षण” भन्नाले नौकुण्ड गाउँपालिकाको तोकिएको शाखा वा अधिकृतबाट हुने आन्तरिक लेखापरीक्षण सम्भन्नु पर्दछ ।
- (घ) “आर्थिक वर्ष” भन्नाले हरेक वर्षको साउन महिनाको एक गते देखि अर्को वर्षको आषाढ महिनाको मसान्तसम्मको बाह्र महिनाको अवधि सम्भन्नु पर्दछ ।
- (ङ) “ऐन” भन्नाले नौकुण्ड गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७६ सम्भन्नु पर्दछ ।
- (च) “एक तह माथिको अधिकारी” भन्नाले वडा सचिव र विषयगत शाखा प्रमुखको हकमा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृतको हकमा गाउँपालिकाको अध्यक्ष र अध्यक्षको हकमा गाउँ कार्यपालिका सम्भन्नु पर्दछ ।
- (छ) “कार्यक्रम” भन्नाले निश्चित उद्देश्य प्राप्तिको लागि सञ्चालन हुने निश्चित अवधिको कार्यक्रम सम्भन्नु पर्दछ सो र शब्दले वार्षिक विकास कार्यक्रमलाई समेत जनाउँछ ।
- (ज) “कारोबार” भन्नाले सरकारी चल, अचल, नगद तथा जिन्सी धनमाल जिम्मा लिई प्रचलित कानुन बमोजिम निर्धारित काममा खर्च वा दाखिला गर्ने सम्बन्धी सम्पूर्ण काम सम्भन्नु पर्दछ ।
- (झ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले नौकुण्ड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्भन्नु पर्दछ ।
- (ञ) “कार्यालय” भन्नाले नौकुण्ड गाउँ कार्यपालिकाको कार्यालय सम्भन्नु पर्दछ र सो शब्दले नौकुण्ड गाउँपालिका मातहत रहेका विभाग वा महाशाखा वा विषयगत शाखा/उपशाखा वा कार्यालय वा एकाइहरूलाई समेत जनाउनेछ ।

- (ट) “कार्यालय प्रमुख” भन्नाले खण्ड (भ) र (ज) बमोजिमको कार्यालयको प्रशासकीय प्रमुख भई कामकाज गर्न तोकिएको अधिकारी सम्भन्नु पदछ ।
- (ठ) “गाउँपालिका” भन्नाले नौकुण्ड गाउँपालिका सम्भन्नु पछ ।
- (ड) “जिम्मेवार व्यक्ति” भन्नाले लेखा उत्तरदायी अधिकृतबाट अधिकार प्रदान गरे बमोजिमको कार्य संचालन गर्ने, जिम्मा लिने, खर्च गर्ने, लेखा राख्ने, आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराई बेरुजु फछ्यौट गर्ने गराउने, सरकारी नगदी जिन्सी असुल उपर गर्ने गराउने तथा दाखिला गर्ने गराउने कर्तव्य भएको व्यक्ति सम्भन्नु पदछ र सो शब्दले नौकुण्ड गाउँपालिकाको कामको लागि सरकारी नगदी वा जिन्सी लिई वा नलिई सो काम फर्सूयाउने जिम्मा लिने जुनसुकै व्यक्ति समेतलाई जनाउँछ ।
- (ढ) “तालुक कार्यालय” भन्नाले वडा कार्यालय तथा विषयगत कार्यालयको हकमा नौकुण्ड गाउँ कार्यपालिकाको कार्यालय सम्भन्नु पदछ ।
- (ण) “बजेट संकेत” भन्नाले नेपाल सरकारले स्वीकृत गरेको आर्थिक संकेत तथा वर्गीकरणको अधीनमा रही गाउँ पालिकाको कार्यालय, विषयगत शाखा, वडा कार्यालय वा सो सरहको क्षेत्राधिकार भएका आयोजना, कार्यक्रम आदिको कार्य प्रकृति र संगठन समेत छुट्टिने गरी नौकुण्ड गाउँपालिकाले दिएका संकेतलाई जनाउँछ ।
- (थ) “बेरुजु” भन्नाले प्रचलित कानून बमोजिम पुन्याउनु पर्ने रीत नपुर्याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औल्याइएको वा ठहर्याइएको कारोबार सम्भन्नु पदछ ।
- (द) “मातहत कार्यालय” भन्नाले नौकुण्ड गाउँ पालिका मातहत रहेका वडा कार्यालय वा विभाग वा महाशाखा वा विषयगत शाखा/उपशाखा वा कार्यालय वा एकाइहरु सम्भन्नु पदछ ।

- (ध) “लेखा” भन्नाले कारोबार भएको व्यहोरा देखिने गरी प्रचलित कानून बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात र प्रतिवेदनका साथै विद्युतीय प्रविधिबाट राखिएको अभिलेख र आर्थिक विवरण समेतलाई सम्भन्नु पर्दछ ।
- (न) “लेखा उत्तरदायी अधिकृत” भन्नाले आफ्नो र मातहत कार्यालयको आर्थिक प्रशासन संचालन गर्ने, वार्षिक बजेट तयार गर्ने र सो बजेट निकासी प्राप्त गरी खर्च गर्ने अधिकार सुम्पने, बजेट तथा कार्यक्रम अनुसार हुने आर्थिक कारोवारको लेखा राख्ने र राख्न लगाउने, लेखा विवरण तयार गर्ने गराउने, विनियोजन, राजस्व, धरौटी, जिन्सी र अन्य जुनसुकै कारोवारको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने, बेरुजु नियमित गर्ने गराउने, असुल उपर गर्ने गराउने वा मिनाह गर्ने गराउने कर्तव्य भएको नौकुण्ड गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई सम्भन्नु पर्दछ।
- (प) “लेखापरिक्षण तथा आन्तरिक नियन्त्रण समिति” भन्नाले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन ... बमोजिमको लेखापरिक्षण तथा आन्तरिक नियन्त्रण समिति सम्भन्नु पर्दछ ।
- (फ) “विनियोजन” भन्नाले नौकुण्ड गाउँपालिका सभाद्वारा विभिन्न कार्यका लागि विभिन्न शीर्षकमा खर्च गर्न विनियोजन भएको रकम सम्भन्नु पर्दछ ।
- (ब) “वित्तीय विवरण” भन्नाले नेपाल सरकारले स्वीकृत गरेको मापदण्ड बमोजिम कुनै निश्चित अवधिमा भएको आर्थिक कारोबारको समष्टिगत स्थिति दर्शाउने उद्देश्यले शीर्षक समेत खुल्ने गरी तयार गरिएको विवरण सम्भन्नु पर्दछ र सो शब्दले कारोवारको स्थिति दर्शाउने गरी उप-शीर्षकका आधारमा बनाइएको बजेट अनुमान,

निकासा, खर्च, आमदानी, दाखिला र बाँकी रकम समेत खुलाइएको प्राप्त र भुक्तानी विवरण र सोसँग सम्बन्धित लेखा, टिप्पणी र खुलासा समेतलाई जनाउँछ ।

- (भ) स्थानीय सञ्चित कोष भन्नाले, स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ६९ बमोजिम नौकुण्ड गाउँपालिकाको सञ्चित कोष सम्भन्नु पदछ ।
- (म) “सभा” भन्नाले नौकुण्ड गाँउ सभा सम्भन्नु पदछ ।
- (य) “संपरीक्षण” भन्नाले आन्तरिक वा अन्तिम लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको बेरुजुको सम्बन्धमा पेश हुन आएका स्पष्टीकरण वा प्रतिक्रिया साथ संलग्न प्रमाण तथा कागजातको आधारमा गरिने फछ्यौट सम्बन्धी कार्यलाई सम्भन्नु पदछ र सो शब्दले सभाबाट गठित लेखा समितिबाट प्राप्त सुभाव वा निर्देशनका आधारमा गरिने परीक्षण वा अनुगमन कार्य समेतलाई जनाउँछ ।
- (र) “कार्यपालिका” भन्नाले नौकुण्ड गाउँ कार्यपालिका सम्भन्नु पदछ ।
- (ल) “सार्वजनिक जवाफदेहीको पद” भन्नाले पारिश्रमिक ठेकिएको वा नठेकिएको जे भए तापनि कुनै रूपमा नियुक्त हुने वा निर्वाचित हुने वा मनोनयन हुने कानूनी मान्यता प्राप्त सार्वजनिक काम, कर्तव्य र अधिकार भएको पद सम्भन्नु पदछ ।
- (व) “विषयगत शाखा” भन्नाले नौकुण्ड गाउँपालिका अन्तर्गत रहेको विभाग, महाशाखा, विषयगत शाखा, कार्यालय वा एकाइलाई सम्भन्नु पदछ ।

## परिच्छेद २

### आन्तरिक नियन्त्रण तथा लेखापरीक्षण

#### ३. आन्तरिक नियन्त्रण सम्बन्धी व्यवस्था:

- (१) कार्यालयबाट सम्पादन गरिने कार्य, प्रदान गरिने सेवा तथा स्वीकृत कार्यक्रम बमोजिमको क्रियाकलाप मितव्ययीता, कार्यदक्षता,

प्रभावकारीता र जोखिमरहित ढंगबाट सम्पादन गर्न, वित्तीय प्रतिवेदन प्रणालीलाई विश्वसनीय बनाउन तथा प्रचलित कानून बमोजिम कार्यसम्पादन गर्न, कामको प्रकृति अनुसारको आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्नु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिमको आन्तरिक नियन्त्रण प्रणाली तयार गर्दा कार्यालयको कामको प्रकृति अनुसार नियन्त्रणको वातावरण, सम्भावित जोखिम, नियन्त्रणको उपाय, सूचना र सञ्चार, अनुगमन गर्ने निकाय र विधि लगायतका विषय समेट्नु पर्नेछ ।
- (३) आन्तरिक नियन्त्रण प्रणालीको अनुगमन गर्न जिम्मेवार अधिकृत तोकिएको अनुगमन गर्ने र सोको प्रतिवेदन दिने व्यवस्था मिलाउनु पर्नेछ ।
- (४) उपनियम (३) बमोजिमको प्राप्त प्रतिवेदन लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समितिमा पेश गर्न लगाउनु पर्नेछ ।

४. **लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समितिको बैठक सम्बन्धी कार्यविधि:**

- (१) लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समितिको बैठक आवश्यकता अनुसार बस्न सक्नेछ ।
- (२) उपनियम (१) बमोजिमको बैठकमा लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समितिले कार्यालयबाट आन्तरिक नियन्त्रण प्रणालीको परिपालना भए नभएको सम्बन्धमा मूल्यांकन गर्नु पर्नेछ । त्यसरी मूल्यांकन गर्दा कुनै विषय सुधार गर्नु पर्ने देखिएमा सो विषय खुलाई अविलम्ब सुधार गर्न निर्देशन दिनु पर्नेछ ।

५. **आन्तरिक लेखापरीक्षण सम्बन्धी व्यवस्था:**

- (१) गाउँपालिकाले कानून बमोजिम आफ्नो आय र व्ययको आन्तरिक लेखापरीक्षण गराउनु पर्दछ ।

- (२) विनियोजन, राजश्व, धरौटी, आम्दानी तथा खर्च वा सम्पति तथा दायित्व र प्रचलित कानून बमोजिम खडा भएको कार्यालय सञ्चालन वा अन्य सार्वजनिक कोषको लेखापरीक्षण आन्तरिक लेखापरीक्षणको लागि खटिएको आन्तरिक लेखापरीक्षकलाई उपलब्ध गराउनु पर्नेछ ।
- (३) उपनियम (२) बमोजिमको लेखापरीक्षणबाट आन्तरिक लेखापरीक्षणले औल्याएका कैफियत सम्बन्धित अधिकारीले अन्तिम लेखापरीक्षण हुनुभन्दा अगावै सम्परीक्षण गराउनु पर्नेछ।
- (४) आन्तरिक लेखापरीक्षणको एक प्रति अन्तिम लेखापरीक्षणका लागि खटिने डोर वा महालेखापरीक्षकले तोकेको व्यक्ति वा निकायलाई उपलब्ध गराउनु पर्नेछ ।

### परिच्छेद-३

#### आन्तरिक लेखापरीक्षक सम्बन्धी व्यवस्था

#### ६. आन्तरिक लेखापरीक्षक तोक्ने:

- (१) गाउँपालिकाको आन्तरिक लेखापरीक्षण शाखा प्रमुखलाई सम्बन्धित स्थानीय तहको आन्तरिक लेखापरीक्षण गर्न आन्तरिक लेखापरीक्षक तोक्नु पर्नेछ ।
- (२) गाउँपालिकाले आन्तरिक लेखापरीक्षणको लागि महालेखा नियन्त्रक कार्यालय मार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अनुरोध गर्न सक्नेछ ।
- (३) अन्तर-सरकारी अख्तियारी अन्तर्गत भएको निकास खर्चको आन्तरिक लेखापरीक्षण सम्बन्धित अख्तियारी दिने निकायको आन्तरिक लेखापरीक्षकले गर्नेछ ।



परिच्छेद-४

आन्तरिक लेखापरीक्षणको विषय

७. आन्तरिक लेखापरीक्षणको विषय:

- (१) आन्तरिक लेखापरीक्षण गर्दा सार्वजनिक स्रोतको प्राप्ति र उपयोगको सम्बन्धमा देहायका विषयहरूको सुनिश्चित गरी लेखापरीक्षण गर्नु पर्दछ ।
- (क) आर्थिक विवरण तोकिएको ढाँचामा तयार भई कारोबारको यथार्थ स्थिति चित्रण भएको, विनियोजन ऐन बमोजिम स्वीकृत सीमाभित्र रही सोही ऐन बमोजिम निर्दिष्ट प्रयोजनमा खर्च गरेको,
- (ख) राजस्व लगायत समस्त आमदानी, धरौटी, असुली र दाखिला गरेको,
- (ग) सरकारी सम्पत्तिको अभिलेख, उपयोग र संरक्षणको पर्याप्त व्यवस्था गरेको,
- (घ) आन्तरिक नियन्त्रण व्यवस्था प्रभावकारी रहेको,
- (ङ) आर्थिक कारोबार गर्दा ऐन कानूनको परिपालना गरेको एवं पुष्ट्याई गर्ने यथेष्ट प्रमाण राखेको,
- (च) बजेट तथा कार्यक्रम अनुसार निर्धारित समयभित्र प्रगति हासिल गरेको ।
- (छ) खरिद कार्य गर्दा खरिद कानूनको परिपालना भएको ।
- (ज) रकमान्तर/श्रोतान्तर गर्दा आर्थिक कार्यविधिको पालना गरेको ।
- (२) आन्तरिक लेखापरीक्षकले लेखापरीक्षण गर्दा देहायको कुराको जाँच गर्नुपर्नेछ ।
- (क) कार्यालयमा हुने विनियोजन, राजश्व, धरौटी, सम्पत्ति तथा अन्य सरकारी कोषको आमदानी तथा खर्च र त्यसको लेखाङ्कन प्रचलित कानूनद्वारा निर्धारित प्रक्रिया अनुरूप भए नभएको,

- (ख) कार्यालयको लागि आवश्यक मालसामान, निर्माण कार्य तथा परामर्श सेवा खरिद गर्दा खरिद कानूनको पालना भए नभएको,
- (ग) कार्यालयको वित्तीय साधनको उपयोग, मितव्ययी तरिकाले दक्षतापूर्वक, प्रभावकारी रूपमा भए वा नभएको,
- (घ) रकमान्तर/श्रोतान्तर गर्दा आर्थिक कार्यविधिको पालना भए नभएको,
- (ङ) तोकिएको समयमा पेस्की फछ्यौट भए नभएको र फछ्यौट हुन बाँकी रहे नरहेको,
- (च) कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुरूप लक्ष्य प्राप्त गरे वा नगरेको,
- (छ) कार्यालयको वित्तीय प्रतिवेदनले आर्थिक कारोवारको सही र यथार्थ चित्रण प्रस्तुत गरे वा नगरेको,
- (ज) आन्तरिक नियन्त्रण प्रणाली पर्याप्त रहे वा नरहेको,
- (झ) प्रमुख प्रशासकीय अधिकृतले प्रत्येक महिना राजस्व उठ्न छुट भए वा नभएको र राजस्व लेखा तथा दाखिलाको निरीक्षण गरी राजस्व हिनामिना भए वा नभएको र राजस्व तथा हसवली राजस्वको लेखा रहे वा नरहेको निरीक्षण गरी सोको अभिलेख अध्यावधिक गर्न लगाएको वा नलगाएको,
- (३) आन्तरिक लेखापरीक्षकले सम्बन्धित गाउँ/नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन,..... र नियमावली बमोजिम विचार गर्नु पर्ने विषयहरूको रूजु सूची (चेकलिष्ट) अनुसूची-१ बमोजिम तयार गरी सोको आधारमा आन्तरिक लेखापरीक्षण गर्नु पर्नेछ ।

- (४) आन्तरिक लेखापरीक्षकले लेखापरीक्षण सम्पन्न गरी लेखापरीक्षण टिपोट, चेकलिष्ट र अन्य विवरणको आधारमा आन्तरिक लेखापरीक्षण प्रतिवेदन तयार गरी पेश गर्नु पर्नेछ ।
- (५) कार्यालयले उपनियम (४) बमोजिम प्राप्त प्रतिवेदनमा उल्लेखित सुझाव कार्यान्वयन गरे वा नगरेको र कुनै बेरूजु कायम भएकोमा त्यस्तो बेरूजु समयमै फछ्यौट गरे वा नगरेको सम्बन्धमा अनुगमन गर्नु पर्नेछ ।

### परिच्छेद-५

#### बेरूजु फछ्यौट तथा विवरण अध्यावधिक गर्ने

- द. आन्तरिक लेखापरीक्षणबाट देखिएको कैफियत तथा बेरूजु फछ्यौट गर्ने:
- (१) कार्यालयले आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा औँल्याईएका कैफियत सम्बन्धमा त्रैमासिक प्रतिवेदनको हकमा अर्को त्रैमासिक अवधि भित्र तथा वार्षिक प्रतिवेदनको हकमा अन्तिम लेखापरीक्षण हुनु अगावै आवश्यक प्रमाण संलग्न गरी नियमित गर्नु पर्ने भए नियमित गराई बेरूजु फछ्यौट गर्नु गराउनु पर्नेछ ।
- (२) प्रमुख प्रशासकीय अधिकृतले आफैले नियमित गर्न नसक्ने बेरूजुलाई नियमित गर्नको लागि आवश्यक विवरण सहित अख्तियारी प्राप्त अधिकारी वा निकायसमक्ष पेश गर्नु पर्नेछ ।
- (३) उपनियम (३) बमोजिम प्रमाण कागजात प्राप्त भएपछि अख्तियारी प्राप्त अधिकारी वा निकायले त्यस्तो बेरूजु नियमित गर्नु पर्ने देखिएमा नियमित गरिदिनु पर्नेछ ।
- (४) कार्यालयले आन्तरिक लेखापरीक्षणबाट देखिएको बेरूजुको व्यहोरा, कायम भएको बेरूजु र फछ्यौट हुन बाँकि रहेको बेरूजुको विवरण अन्तिम लेखापरीक्षक समक्ष पेश गर्नु पर्नेछ ।

(५) कार्यालयले अन्तिम लेखापरीक्षण भई प्रतिवेदन प्राप्त भएको पन्ध्र दिन भित्र आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षण गर्दा देखिएको बेरूजुको तुलनात्मक विवरण अध्यावधिक गरी अनुसूची - २ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।

९. बेरूजु लगत राख्ने:

(१) लेखापरीक्षण प्रतिवेदनमा औल्याईएको बेरूजुको लगत अनुसूची - ३ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम लगत राखेपछि आन्तरिक लेखापरीक्षणको लगत कायम हुनेछैन ।

परिच्छेद-६

विविध

१०. लेखापरीक्षण सहजीकरण समिति:

(१) गाउँपालिकाबाट सम्पादन गरिने कार्यहरूमा आन्तरिक नियन्त्रण प्रणाली अवलम्बन गरी प्रभावकारी, दक्षतापूर्ण एवं मितव्ययी रूपमा कार्य सम्पादन गर्न, वित्तीय प्रतिवेदनहरूलाई समयमै तयार गर्न तथा विश्वसनीय बनाउन, बेरूजु फछ्यौट गर्न गराउन गाउँकार्यपालिकाले आफूमध्येबाट तोकेको सदस्यको अध्यक्षतामा, गाउँपालिकाको आन्तरिक लेखापरीक्षण गर्न तोकिएको अधिकृत, प्रमुख प्रशासकीय अधिकृतले तोकेको गाउँपालिकाको अधिकृत र प्राविधिक अधिकृतसमेत रहेको एक लेखापरीक्षण सहजीकरण समिति गठन गरी सहजीकरण सम्बन्धी कार्य गराउन सक्नेछ ।

(२) स्थानीय गाउँपालिकाको सञ्चित कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि - २०७८ कार्यान्वयनलाई सरल बनाउन गाउँ कार्यपालिकाले आवश्यक श्रोत/हाते पुस्तिका/ कार्यसञ्चालन विधि बनाई लागू गर्न सक्नेछ ।

अनुसूची -१

नियम (७) को उपनियम (३) संग सम्बन्धित

नौकुण्ड गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय सरमथली रसुवा

कार्यालय कोड नं.

आन्तरिक लेखापरीक्षण जाँचसूची (Internal audit checklist)

आन्तरिक लेखापरीक्षण गर्दा संभावित जोखिममा आधारित रहेर लेखापरीक्षण गर्न निम्नानुसार आन्तरिक लेखापरीक्षण जाँचसूची (Internal audit checklist) अनुसरण गर्नु पर्दछ ।

सि.नं.	परीक्षण गर्नुपर्ने विषय	छ	छैन	बेरूजुको किसिम		कुल
				सैद्धान्तिक	असुल उपर	
१.	प्रचलित कानूनी व्यवस्था					
२.	व्यवस्थापकीय अभ्यासको प्रभावकारीतास्वीकृत दरबन्दी पदपूर्ति: रिक्त: सूचना प्रविधिको प्रयोग भएको					
३.	मितव्ययिता, सेवा प्रवाह र खरिदमा पारदर्शिता					
४.	कार्यक्षमता					
५.	प्रभावकारीता कार्यको दिगोपना					

६.	<p>आन्तरिक नियन्त्रण प्रणालीको समग्र मुल्याङ्कन</p> <p>श्रेस्ता तथा प्रतिवेदन तर्फको परीक्षण</p> <ul style="list-style-type: none"> <li>■ श्रेस्ता /कागजात रीतपूर्वक तयार गरी स्वीकृत गराइ “भुक्तानी भयो” भन्ने छाप</li> <li>■ श्रेस्तामा अंकगणीतिय शुद्धता कायम गर्न रूजु र भिडान गरी एकिन गरिएको</li> <li>■ खर्चको फाँटवारी लगायत विभिन्न प्रतिवेदनहरू तोकिएको समयमा तयार गरी पेश गरेको</li> <li>■ गोश्वारा भौचर लगायतका कागजात र अभिलेख अधिकार प्राप्त अधिकारीबाट प्रमाणित गरेको</li> <li>■ महिनाको अन्तमा बैंक नगदी किताबको सन्तुलन परीक्षण गरेको</li> <li>■ बैंक हिसाव विवरण भिडेको</li> <li>■ कोलोनिकाको निकास र खर्च बैंक नगदी कितावको कारोबारसंग भिडेको</li> <li>■ बजेट खर्च उप-शर्षकमा विनियोजित रकमको सीमा भित्र रही खर्च भएको</li> <li>■ भुक्तानी दिन बाँकीको कच्चाबारी कोलोनिका बाट प्रमाणित गराएको</li> <li>■ विगतको भुक्तानी गर्दा स्वीकृत कार्यक्रममा समावेश गरेको</li> </ul>		
८.	<p>विनियोजन तर्फको परीक्षणको जाँच सूची</p> <p><b>तलब भत्ता</b></p> <ul style="list-style-type: none"> <li>■ निजामती किताबखाना/कोलोनिका तथा अन्य सम्बन्धित निकायबाट तलवी प्रतिवेदन पारीत भएको</li> <li>■ हाजिरी अभिलेख संलग्न भएको</li> <li>■ गयल गरेको दिनको तलब कट्टा गरेको</li> </ul>		

	<ul style="list-style-type: none"> <li>■ अन्य कार्यालयबाट काजमा आएको कर्मचारीलाई सोधभर्ना दिने गरी भुक्तानी गरिएको तलब सोधभर्ना प्राप्त गरेको</li> <li>■ नियमले तोकेको भन्दा बढी अर्वाधि काजमा राखेको</li> <li>■ अग्रिम पारिश्रमीक कर कट्टी गरी राजश्व दाखिला भएको</li> </ul> <p><b>पेशकी</b></p> <ul style="list-style-type: none"> <li>■ पेशकी दिंदा आवश्यकता भन्दा बढी नहुने गरी दिएको</li> <li>■ पेशकी फर्छ्यौटको लागी म्याद भित्र श्रेस्ता दर्ता भएको</li> <li>■ म्याद भित्र पेशक फर्छ्यौट नगरेकोमा व्याज असूली र अन्य कारबाही भएको</li> <li>■ पेशक लिने व्यक्ति वा संस्थाको विवरणको अभिलेख राखेको</li> <li>■ म्याद नाघेको र म्याद ननाघेको पेशकको छुट्टा-छुट्टै विवरण राखेको</li> <li>■ फर्म कम्पनी वा संस्थालाई पेशक दिंदा बैंक ग्यारेण्टी लिएको</li> <li>■ बील भुक्तानी गर्दा सम्भौता बमोजिम कटाउनु पर्ने पेशकी रकम कट्टा गरेको</li> <li>■ आर्थिक वर्षको अन्तमा फर्छ्यौट हुन नसकेको पेशकी रकम अर्को आर्थिक वर्षमा जिम्मेवारी सारेको</li> <li>■ प्रतिपत्र अभिलेख राखेको</li> </ul> <p><b>जिन्सी</b></p> <ul style="list-style-type: none"> <li>■ प्रत्येक आर्थिक वर्षमा जिन्सी निरिक्षण गर्ने गरेको</li> <li>■ प्रयोगमा नआउने जिन्सी सामानको लिलाम / बिक्री गरेको</li> </ul>
--	--

	<ul style="list-style-type: none"> <li>■ मर्मत संभार हुन सक्ने सामान लिलाम / बिक्री गरेको</li> <li>■ अधिग्रहण वा खरिद गरेको जग्गा / भवनको धनीपूजा कार्यालयको नाममा प्राप्त गरेको</li> <li>■ मेशिनरी सामानको मर्मत संभारको अभिलेख राखेको</li> <li>■ हेभीईक्विपमेन्ट भाडामा लिने दिने गरेकोमा नियमानुसार अभिलेख राखेको</li> </ul> <p><b>कर सम्बन्धी</b></p> <ul style="list-style-type: none"> <li>■ नियम अनुसार कट्टी गर्नु पर्ने अग्रिम आयकर कट्टी गरी सम्बन्धित कोषमा दाखिला गरेको</li> <li>■ मालसामानको खरिद गर्दा प्यान र मूल्य अभिवृद्धी करमा दर्ता भएको बिक्रेता बाट खरिद गरेको</li> <li>■ मूल्य अभिवृद्धी कर समावेश भएको बील भुक्तानी गर्दा सम्बन्धित राजश्व कार्यालयलाई जानकारी दिएको</li> <li>■ खरिद गरेको बीलको प्यान / ध्याट नम्बर आन्तरिक राजश्व कार्यालयको वेबसाइटमा भिडान गरेको</li> </ul> <p><b>तालिम, सेमिनार तथा बैठक भत्ता</b></p> <ul style="list-style-type: none"> <li>■ तालिम, सेमिनार बैठक भत्ता तथा अन्य खर्चहरू स्वीकृत नर्मस बमोजिम भएको</li> <li>■ तालिम, सेमिनार र बैठकको खर्च तोकिएको नर्मस अनुसार बाँडफाँट गरी स्वीकृत गरेको</li> </ul>



	<ul style="list-style-type: none"> <li>■ बोलपत्र मूल्यांन समिति बाहेक एउटै निकाय अन्तर्गतका कर्मचारीहरू मात्र बसी बैठक भत्ता लिएको</li> <li>■ बैठक भत्ता भुक्तानी गर्दा कार्यालय समय अघि वा पछि बसेको बस्तुगत प्रमाण</li> <li>■ बैठक भत्ता कानून बमोजिमको समितिबाट गठित उपसमितिलाई मात्र भुक्तानी गरेको</li> <li>■ बैठकमा आमन्त्रित वा विशेषज्ञ तिन जना भन्दा बढि राखिएको</li> </ul> <p><b>खरिद सम्बन्धी</b></p> <ul style="list-style-type: none"> <li>■ सार्वजनिक खरिदमा रू दश लाख भन्दा माथिको खरिद गर्दा वार्षिक खरिद योजना तयार गरेको</li> <li>■ दश करोड भन्दा माथि वा बहुवर्षिया योजनाको खरिद गर्दा गुरु खरिद योजना तयार गरेको</li> <li>■ एकै पटक खरिद गर्न सकिनेमा बोलपत्र छल्ले उद्देश्यले पउटै कामलाई टुक्रा-टुक्रा गराई खरिद गरेको</li> <li>■ सार्वजनिक खरिद (निर्माण, मालसामान र सेवा) को लागत अनुमान तयार गर्दा प्रचलित स्वीकृत दर रेट बमोजिम गरेको</li> <li>■ मालसामान खरिद गर्दा आवश्यकता भन्दा बढी परिमाणमा खरिद गरेको</li> <li>■ बोलपत्र वा शिलबन्दी दरभाउपत्र बमोजिमका सबै मालसामान, निर्माण सामग्री र सेवा आपूर्ति गरेको</li> </ul>	
--	---	--

	<ul style="list-style-type: none"> <li>■ मालसामान वा सेवा खरिद गर्दा एक पटकमा वा एक आर्थिक बर्षमा एउटै व्यक्ति वा फर्मबाट पाँचलाख भन्दा बढीको खरिद गरेको</li> <li>■ सरकारी कामको लागि घर, जग्गा, गोदाम भाडा वा वहालमा लिई भुक्तानी दिइएकोमा रेण्ट कर्मिटिले निर्णय गरेको</li> <li>■ निर्माण कार्यको ड्रइङ, डिजाइन तथा स्पेसिफिकेशन, नर्म्स र दर विश्लेषण सार्वजनिक खरिद नियमावली बमोजिम स्वीकृत भएको</li> <li>■ लागत अनुमान तयार गर्दा र सो बमोजिमको कार्य गर्दा लिड लिएकोमा सो वास्तविकतामा आधारित</li> <li>■ उपभोक्ता समिति बाट निर्माण कार्य गराउन प्राथमिकता दिनु पर्नेमा सो अनुसार गरेको</li> <li>■ पूर्व योग्यता निर्धारण प्रक्याबाट निर्माण कार्य गराएको भए खरिद कानुनको प्रक्या पुरा गरेको</li> <li>■ प्राविधिक/परामर्श सेवा लिएकोमा खरिद कानुनको प्रक्या पुरा गरेको</li> <li>■ परामर्श सेवाको लागत अनुमानको दररेट वास्तविक बजार मूल्य भन्दा धेरै बढी हुने गरी कायम गरेको</li> <li>■ प्राविधिक/परामर्श सेवा लिएकोमा सो काम कार्यालयको जनशक्तिबाटै हुन सक्ने अवस्था</li> <li>■ निर्माण कार्यको लागत अनुमान, ड्रइङ, डिजाइन तथा बोलपत्र सम्बन्धित कागजातहरू अधिकार प्राप्त अधिकारीबाट स्वीकृत भएको</li> </ul>

	<ul style="list-style-type: none"> <li>■ बोलपत्रको सूचना सार्वजनिक खरिद कानूनको प्रावधान अनुसार भएको</li> <li>■ बोलपत्रको सूचना बमोजिम बिक्रि र दाखिला भएका बोलपत्रहरू छुट्टै कितावमा दर्ता गरी अधिकार प्राप्त अधिकारीबाट प्रमाणित गरेको</li> <li>■ बोलपत्र मूल्याङ्कन समितिबाट प्राविधिक र आर्थिक प्रस्ताव मूल्याङ्कन गरेको</li> <li>■ भेरिएसन आदेश दिएको भए खरिद कानून बमोजिम गरेको</li> <li>■ निर्माण कार्य सम्पन्न भएपछि कार्यस्वीकार /कार्य सम्पन्न प्रतिवेदन तयार गरेको</li> <li>■ कान्ट्रजेन्सी खर्चको खाता राखी, निर्माण कार्यसंग सम्बन्धित सीमा भित्र रही खर्च गरेको</li> <li>■ कम्प्युटराइज्ड नापी किताब तयार गरिएकोमा प्रत्येक पानामा पेज नं. राखी बाइण्डिङ गरी नापी किताब नियन्त्रण अभिलेख अध्यावधिक राखेको</li> <li>■ निर्माण व्यवशायी/आपूर्तिकर्ताले मूल्य अभिवृद्धि कर बीजक नं. हातले लेखेको वा सच्याई जारी गरेको</li> <li>■ डोर हाजिरी नियन्त्रण किताब नियमानुसार अध्यावधिक राखेको</li> </ul>				
	<p><b>सशर्त र अन्य अनुदान</b></p> <ul style="list-style-type: none"> <li>■ अनुदान खर्च गर्दा वार्षिक कार्यक्रममा लक्ष्य र उपलब्धी निर्धारण गरेर मात्र गरिएको</li> <li>■ अनुदान खर्च गर्दा खरिद कानून बमोजिम आवश्यक प्रकृया पुरा गरेको</li> <li>■ सशर्त, सभपुरक र विशेष अनुदान सहायताको रकम आ.व.को अन्त्य सम्ममा खर्च नभई बाँकी रकम फ्रिज गरेको</li> </ul>				

	<p>राजश्व/आम्दानी तर्फको परीक्षणको जाँच सूची</p> <ul style="list-style-type: none"> <li>■ निर्धारित लक्ष्य बमोजिमको सबै राजश्व रकम उठेको</li> <li>■ बाँकी राजश्व भए सो को लगत राखेको</li> <li>■ असुल भएको सबै रकम दाखिला गरेको</li> <li>■ राजश्व आम्दानी प्राप्त गर्न प्रयोग गरिएका रसिदहरू अपचलन हुन नपाउने गरी रसिद नियन्त्रण खाताको व्यवस्था गरेको</li> <li>■ नगद बाहेक बैंक भौचरबाट प्राप्त राजश्व आम्दानीको रसिद दिने गरेको</li> <li>■ आम्दानी रसिदमा सिलसिलेवार रूपमा रसिद नम्बर छापिएको</li> <li>■ नगद प्राप्त रकम सोहि दिन वा भोलिपल्ट बैंक दाखिला गर्ने गरेको</li> <li>■ रसिद शंकास्पद किसिमले केसमेट गरी अंक सच्याएको वा थपघट गरेको</li> <li>■ काट्टन बाँकी आम्दानी रसिद ठिक संख्यामा मौजुदा रहेको</li> <li>■ रद्द गरिएको रसिदका सबै प्रति ठेलीमा नै मौजुदा रहेको</li> <li>■ राजश्व कारोबारका लागि अनिवार्य रूपमा गोश्वारा भौचर तयार गर्ने गरेको</li> <li>■ आम्दानीको प्रत्येक बैंक भौचरमा “ .....मितिमा आम्दानी जनाइयो” भन्ने छाप लगाएको</li> <li>■ एक भन्दा बढी खाता हुने कार्यालयले खातागत रूपमा अभिलेख लेजर राखेको</li> <li>■ कोषको अवस्थामा बैंक दाखिला र नगद मौज्दातको जोड जम्मा भिडेको</li> <li>■ कोषको मासिक प्रतिवेदनहरूको जम्मा र वार्षिक विवरणको अंक भिडेको</li> <li>■ गत बर्षको नगद मौज्दात यस आ.व.मा बैंक दाखिला गरेको</li> </ul>
९.	

	<ul style="list-style-type: none"> <li>■ राजश्व खाताको श्रेस्ताले देखाएको बैंक मौज्जात र बैंक स्टेटमेन्टले देखाएको खातागत रकम भिडेको</li> <li>■ राजश्व खाताको श्रेस्ताले देखाएको बैंक मौज्जात र बैंक स्टेटमेन्टले देखाएको खातागत रकम भिडेको</li> <li>धरौटी तर्फको परीक्षण जाँचसूची</li> <li>■ धरौटी रकम आदानी खर्च लेखेकोमा नियमपूर्वकको प्रकृया र पर्याप्त आधार प्रमाण संलग्न गरेको</li> <li>■ सदर स्याहा गरेकोमा सो रकम राजश्वमा आमदानी बाँधेको</li> <li>■ नियमानुसार म्याद पुगेको धरौटी फिर्ता वा सदर स्याहा गरी खाता बन्द गरेको</li> <li>■ धरौटी फिर्ता गर्दा निर्दिष्ट मर्मत संभार अवधि बितेको र कर चुक्ता /समायोजन पत्र लिएको</li> <li>■ आ.व. को अन्त्यमा नाम नामेसी सहितको व्यक्तिगत धरौटीको विवरण तयार गरिको</li> <li>■ व्यक्तिगत नामनामेसी अनुसारको धरौटी खाता रकम र धरौटी बाँकीमा देखाइएको मौज्जात रकम भिडेको</li> <li>■ धरौटी खाताले देखाएको बाँकी रकम र बैंक स्टेटमेन्ट अनुसारको बाँकी भिडेको</li> <li>■ सार्वजनिक निर्माण र खरिदको लागि व्यवसायीबाट लिइएको बैंक ग्यारेण्टीको अभिलेख राखेको</li> <li>■ निर्माण व्यवसायी/आपूर्तिकर्ताको व्यक्तिगत धरौटी खाता राखेको</li> </ul>
१०.	

अनुसूची -२

नियम (८) को उपनियम (५) संग सम्बन्धित

बेरुजुको तुलनात्मक विवरणको ढाँचा

नौकुण्ड गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय सरमथली रसुवा

कार्यालय कोड नं.

आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षणको बेरुजुको तुलनात्मक विवरण

कार्यालय संकेत नं.:-

क्र.सं.	व्यक्ति/संस्थाको नाम	बेरुजुको किसिम लागति/सैद्धान्तिक	अन्तिम लेखापरीक्षण हुनुभन्दा अगाडि फछ्यौट रु.	आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु अन्तिम लेखापरीक्षण पतिविदनमा समावेश भई लागत कट्टा भएको रु.	प्रतिकूल
१	आलेप बेरुजुको छोटकरी व्यहोरा र बेरुजुसँग सम्बन्धीत व्यक्ति/संस्थाको नाम				

**अनुसूची -३**

नियम (९) को उपनियम (१) सँग सम्बन्धित  
 बेरुजु लागतको ढाँचा  
 नौकुण्ड गाउँपालिका  
 गाउँ कार्यपालिकाको कार्यालय सरमथली रसुवा  
 कार्यालय कोड नं. :

लोखापरीक्षण प्रतिवेदनमा औल्याइएको बेरुजुको लागत

आर्थिक वर्षको शुरुको बाँकी रु.	यस आर्थिक वर्षमा फछ्यौट रु				फछ्यौट भई बाँकी रहेको जिम्मेवारी सन्तुर्पण रु.				बेरुजुसँग सम्बन्धित व्यक्ति/संस्थाको नाम, बेरुजुको छोटकरी व्यहोरा र बेरुजु फछ्यौट/सम्परीक्षण भएको जानकारी पत्रको चलानी नं. र मिति	नाम अक्षरको प्रमाणको नाम	फछ्यौट भएको मध्यमा भएको मिति	लागत कट्टा तथा सम्परीक्षणको लागि पेश भएको	
	निर्माण	असल	पुर्कष	जम्मा	निर्माण	असल	पुर्कष	जम्मा					
५	५	०	०	५	५	०	०	५	१७	१९	००	२२	क. वी. तथा मा
६	५	०	०	५	५	०	०	५				२२	म. र. म.
७	५	०	०	५	५	०	०	५				२२	ह. र. म.
८	५	०	०	५	५	०	०	५				२२	जम्मा
९	५	०	०	५	५	०	०	५				२२	जम्मा
१०	५	०	०	५	५	०	०	५				२२	जम्मा
११	५	०	०	५	५	०	०	५				२२	जम्मा
१२	५	०	०	५	५	०	०	५				२२	जम्मा
१३	५	०	०	५	५	०	०	५				२२	जम्मा
१४	५	०	०	५	५	०	०	५				२२	जम्मा
१५	५	०	०	५	५	०	०	५				२२	जम्मा
१६	५	०	०	५	५	०	०	५				२२	जम्मा
१७	५	०	०	५	५	०	०	५				२२	जम्मा
१८	५	०	०	५	५	०	०	५				२२	जम्मा
१९	५	०	०	५	५	०	०	५				२२	जम्मा
२०	५	०	०	५	५	०	०	५				२२	जम्मा
२१	५	०	०	५	५	०	०	५				२२	जम्मा
२२	५	०	०	५	५	०	०	५				२२	जम्मा
२३	५	०	०	५	५	०	०	५				२२	जम्मा
२४	५	०	०	५	५	०	०	५				२२	जम्मा
२५	५	०	०	५	५	०	०	५				२२	जम्मा
२६	५	०	०	५	५	०	०	५				२२	जम्मा
२७	५	०	०	५	५	०	०	५				२२	जम्मा
२८	५	०	०	५	५	०	०	५				२२	जम्मा
२९	५	०	०	५	५	०	०	५				२२	जम्मा
३०	५	०	०	५	५	०	०	५				२२	जम्मा

प्रमाणीकरण मिति: २०७८/०६/११

आज्ञाले,  
 नेत्रराज गिरी  
 प्रमुख प्रशासकीय अधिकृत

